

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २0७३ को अनुसुचि-१४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ. ब. २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रतिवेदन (२०८० श्रावण, भाद्र र आश्विन)

(मिति २०८०/०७/२४ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित)

१. वित्तीय विवरण :

क. यस कम्पनीको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको अपरिष्कृत (Unaudited) वासलात, नाफा-नोक्सान सम्बन्धि हिसाब विवरण धितो पत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को प्रावधान बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीका लागि प्रकाशन गरिएको छ ।

ख. प्रमूख वित्तीय अनुपातहरु:

१. प्रति शेयर आम्दानी : रु. १७.३२

२. पी. ई. अनुपात : १०७.२२

३. प्रति शेयर नेटवर्थ : रु. १४२.४१

४. तरलता अनुपात : ८.४६

प्रति शेयर आम्दानी annualized गरिएको ।

२. व्यवस्थापकीय विश्लेषण तथा थप कार्ययोजनाहरु :

क. कानूनी मापदण्डलाई प्रभावकारी रूपमा कार्यन्वयन गर्दै जाने एवं उत्पादनको क्रममा निस्कने effluent लाई व्यवस्थित र खेर गई रहेको Grain Sludge लाई कम्पनीको आय आर्जनमा जोडी प्रतिफल प्राप्त गर्न कम्पनीले Zero Liquid Discharge को योजनालाई कार्यन्वयन गर्नका लागि जडान गर्नु पर्ने मेसिन खरिदको आवश्यक प्रकृया अगाडि बढाई सकेका छौ । उल्लेखित मेसिनरीहरु जडान भई संचालन भए पछि कम्पनीबाट उत्पादन हुने Grain Sludge (लेवो) Dry भएर Dry Cakes को रूपमा उत्पादन हुने र यसलाई बिक्री वितरण गर्दा कम्पनीको आय अपेक्षाकृत रूपमा वृद्धि हुने छ भने उद्योगको वातावरणमैत्री सूचक (Index) अझ सुधार हुने अपेक्षा गरिएको छ ।

ख. उत्पादन लागत न्युनिकरण गरी स्तरीय उत्पादकत्व वृद्धि गर्न र Consistent Quality को रिप्रट उत्पादन गर्नका लागि Plant Automation योजनालाई कार्यान्वयन गर्न लागत, उत्पादन हुने वस्तुको परिमाण, परिणाम र प्रतिफलको तुलनात्मक अध्ययन पश्चात् अगाडि बढाएका छौ ।

ग. नेपाल सरकारले नेपालमा रहेका डिस्टिलरी उद्योगमा रिप्रट म्याचुरेशन गर्न मिल्ने गरी नयाँ कानूनी व्यवस्था गरेकाले यस कम्पनी ले पनि Matured Spirit उत्पादन गर्नका लागि Malt Distillation Unit जडान सम्बन्धि कार्यलाई अगाडि बढाएको छ ।

घ. आगामि दिनहरूमा कम्पनीको Brand Portfolio लाई बढाउँदै लैजाने योजना रहेको छ । बजारमा नयाँ ब्राण्डको आगमनले कम्पनीको बिक्री आम्दानी बढाउनका साथै अहिले बिक्री वितरण भईरहेको ब्राण्डहरु प्रतिको निर्भरतामा समेत कमी हुने अपेक्षा गरिएको छ ।

ङ. देशमा देखा परेको आर्थिक शिथिलता, तरलता अभावको अवस्था, व्यापार व्यवसायमा देखा परेको संकुचन, उपभोक्ताको क्रय शक्तिमा आएको हास लगायतका कारणले यस कम्पनिको व्यवसायमा पनि हास आउँदा गत वर्षको यसै अवधिको तुलनामा यस वर्षको कुल बिक्रि २९.७० प्रतिशतले घट्न गएको छ भने खुद नाफा पनि गत वर्षको भन्दा ५१.२४ प्रतिशतले घट्न गएको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

क. यस कम्पनीलाई विपक्षी बनाई भ्रम अदालत काठमाडौंमा केहि व्यक्तिले नियुक्ति पाउँ भनी कीर्त जालसाजी कागज बनाई मुद्दा दायर गरेकोमा सो विषयमा सम्मानित जिल्ला अदालत पसंवाट आम्सीक वादी दावी पुग्ने ठहराई फैसला भएकोमा सो फैसला उपर कम्पनीले उच्च अदालत, जनकपुरको अस्थायी ईजलास विरगन्जमा पुनरावेदन गरेको थियो । सम्मानित उच्च अदालत, जनकपुर अस्थायी ईजलासबाट समेत जिल्ला अदालतले गरेको फैसलालाई नै सदर हुने गरी निर्णय आएको । सोही मुद्दा संग सम्बन्धित विषय भ्रम अदालत काठमाडौंमा मुलतवी रहेकोमा सो जागी तहाँबाट निवेदकहरूको पक्षमा निर्णय प्राप्त भएको छ । सो निर्णय उपर चित्त नवुक्ति कम्पनीले सम्मानित सर्वोच्च अदालतमा उल्लेशण लगायतको आदेश जारी गरी पाउन रिट निवेदन दायर गरेकोमा भ्रम अदालतको फैसलालाई कार्यान्वयन नगर्न रिट जारी भएको हुनाले उक्त मुद्दा यस अवधिमा समेत सम्मानित सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा नै रहेको छ ।

ख. आर्थिक ऐन २०७७ ले अन्तः शुल्क ऐन, २०५८ को दफा ४(ड) मा कायम गरिएको संशोधित दफा “मदिरा, वियर वा सुर्तिजन्य पदार्थ सम्बन्धी उद्योग र त्यस्तो वस्तुको पैठारीकर्ता तथा तिनका बिक्रेताले कुनै पनि प्रकारको उपहार कार्यक्रम सञ्चालन गर्न वा त्यस्ता उद्योगलेत्यस्तो उत्पादन बिक्री गर्दा छुट दिन पाउने छैन” भन्ने व्यवस्था उपर यस कम्पनीले मुल्य अभिवृद्धि कर बिजकमा छुट दिन पाउने कि नपाउने? भनी आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष पुर्वादेश माग गरेकोमा अन्तः शुल्क ऐनको उल्लेखित संसोधित व्यवस्थामा निहित भएर मात्र पुर्वादेश प्राप्त भएकोले सो पुर्वादेश उपर चित्त नवुक्ति श्री राजश्व न्यायधिकरण, काठमाडौंमा पुनरावेदन गरिएको । सो पुनरावेदनमा तहाँबाट यस उद्योगले माग गरेको मुल्य अभिवृद्धि कर ऐन तथा नियमावलीको व्यवस्था अनुसार छुट पाउने नपाउने सम्बन्धमा केहि नबोली भएको निर्णय ऋटिपुर्ण देखिँदा वदर गरी निवेदकको पुर्वादेश माग गरेका सबै विषयमा जे जो गर्नु पर्ने गरी पुर्वादेश सम्बन्धि निर्णय गर्नु भनी आन्तरिक राजश्व विभागमा नै फाईल फिर्ता गरेको विषयमा समेत हाल सम्म कुनै निर्णय प्राप्त नभएको जानकारी गराउँदछौ ।

ग. आ.व. २०६१/०६२ को अवधिको मु.अ.कर, अन्तः शुल्क र आयकर सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट फैसलाको लिखित प्रति प्राप्त भएको छ । अन्तः शुल्क सम्बन्धमा यस कम्पनीको माग बमोजिम नै फैसला प्राप्त भएको, मु.अ.कर र आयकरको हकमा केहि विषयमा कम्पनीको माग बमोजिम र केही विषयमा विरुद्धमा फैसला प्राप्त हुन आएकाले कम्पनीले लिएका दावी विरुद्धमा आएको फैसला उपर न्यायिक पुनरावलीकनका लागि निवेदन पेश गरी अनुमति माग गरिएको अवस्था छ । सम्मानित अदालतबाट न्यायिक पुनरावलीकनको लागि अनुमति प्राप्त भए पश्चात् प्रकृया अनुसार कारवाहि अगाडि बढ्ने छ ।

घ. २०६८ श्रावण को मु.अ.कर सम्बन्धमा अन्तिम कर निर्धारण आदेश तथा आ.व. २०७२/०७३ को आय विवरण उपर ठूलाकरदाता कार्यालयबाट कर परीक्षणको सिलसिलामा उठान गरेको मु.अ.कर सम्बन्धी विषयमा चित्त नवुक्ति आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकन गरिएकोमा सो विषयहरूमा यस त्रैमासिक अवधि सम्म पनि निर्णय भएको जानकारी प्राप्त भएको छैन ।

ङ. कम्पनीको आ.व.२०७४/०७५ को आय विवरण उपर आयकर ऐन, २०५८ को दफा १०२ बमोजिम कर निर्धारण गरी संशोधित कर निर्धारण आदेशहरु प्राप्त भएकोमा सो निर्धारण आदेशबाट लगाएको सोही ऐनको दफा ११७ बमोजिमको शुल्क, दफा ११८ बमोजिमको व्याज र दफा १२० बमोजिमको शुल्क उपर चित्त नवुक्ति आयकर ऐन,२०५८ को दफा ११५ बमोजिम प्रशासकीय पुनरावलोकन गरिएको छ ।

च. कम्पनी व्यवस्थापनले अनुसाशन सम्बन्धि कारवाहि गरी मिति २०७४/०१/२० देखि लागु हुने गरी सेवाववाट हटाईएका ६ जना श्रमिक मध्ये ४ जनाले भ्रम तथा रोजगार कार्यालय, विरगन्ज पसंमा नियमानुसार पाउनु पर्ने पारिश्रमिक, उपदान, दोनस, विमा, विदाको रकम र अन्य हरहिसावहरु नपाएकाले उपलब्ध गराउन निवेदन दिएकोमा सम्बन्धित भ्रम तथा रोजगारदाता कार्यालय, विरगन्ज पसंले यस कम्पनीसंग उल्लेखित विषयमा सत्य तथ्य खुलाउन लगाई र सो विषयमा दुवै पक्षहरूलाई रोहवरमा छलफल गरी निजहरूको निवेदकका माग बमोजिम पारिश्रमिक, वोनस, विमा, विदाको रकम र अन्य हरहिस्वाहरु भुत्तानी गर्न बाँकी नदेखिएको साथै उपदानको हकमा साविक भ्रम नियमावली, २०४० को नियम २३ को उपनियम (३) (१) जे सुकै लेखिएको भए पनि कुनै कामदार वा कर्मचारीलाई ऐनको दफा ५४ को उपदफा (४) वा दफा ५४ बमोजिम कारवाहि गरी सेवावाट हटाईएमा त्यस्तो कामदार वा कर्मचारीले त्यस नियम बमोजिम उपदान पाउने छैन भनी लेखि दिएकोमा निवेदकहरूले उपदान पाउनु पर्ने अवस्था नरहेको देखिन्छ भनी मिति २०८०/०१/१० मा निर्णय समेत गरेको र सो निर्णयका विरुद्धमा भ्रम अदालतमा पुनरावेदन परेको जानकारी प्राप्त भएको छ ।

छ. उपरोक्त विषय बाहेक यस त्रैमासिक अवधिमा कम्पनी, यसका संचालक, संचालक समिति विरुद्ध कोहि कसैले कुनै किसिमको मुद्दा दायरा गरेको जानकारी कम्पनीमा प्राप्त हुन आएको छैन ।

8. यस संस्थाको शेयर कारोवार सम्बन्धी विवरण :

क. खुला बजारको नीति, मूल्य र मान्यता अनुरूप कम्पनीको शेयर कारोवार हुने गरेको छ ।

ख. यस प्रथम त्रैमासिक अवधिमा कम्पनीको शेयर कारोवार तपशिल अनुसार भएको देखिन्छ ।

(श्रोत: www.nepalstock.com.np)

अधिकतम् मूल्य

रु. २,३८९.००

न्यूनतम् मूल्य

रु. १,८४०.००

कारोवार दिन

६१

५. समस्या तथा चुनौति :

यस अवधिमा कम्पनीले भोगेका समस्या तथा चुनौतीहरु तपशिल बमोजिम रहेका छन् ।

क. विश्व बजारमा देखिएको आर्थिक मन्दी र सिथिलताको प्रभाव विभिन्न देश संगैतै नेपालमा पनि परेको छ । आर्थिक गतिविधिलाई चलायामान बनाउने क्रियाकलापहरु प्राय घटिरहेका छन् । समय उद्योग व्यवसायहरूको व्यवसायमा नकारत्मक असार प्रभाव परिरहेको स्थितिमा ईध्धन लगाएत अन्य कच्चा पदार्थहरूको उच्च मूल्य बृद्धिले उत्पादन लागतमा नै वृद्धि हुन पुगेको छ ।

ख. समग्र व्यवसायमा चालु पूँजीको अभाव, व्याजदरमा उच्च वृद्धि, बैकले प्रवाह गर्ने ऋण रकम उपलब्ध गराउने कार्यमा ढिलाई, बजारमा उच्च प्रतिस्पर्धाको अवस्था, व्यवसायमा लगानीको अभाव एवं उपभोक्ताको क्रय शक्तीमा हुन पुगेको हास जस्ता कारणहरूबाट समग्र उद्योग व्यवसायको नै कारोवारमा कमि आएको छ ।

ग. कम्पनीले उत्पादन गरी बिक्री वितरण गरेका Golden Oak र Black Oak मदिराको बिक्री वितरणलाई प्रभाव पार्न र उपभोक्तालाई भ्रम र भ्रुक्यानमा पारी आफूलाई आर्थिक फाईदा लिनका लागि केहि उद्योगले यस कम्पनीको जस्तै लेवल, बोतल प्रयोग गरी कम शक्ति र कम गुणस्तरमा मदिरा उत्पादन र बिक्री वितरण गरी रहेकाले पनि कम्पनीका उत्पादनको बिक्री वितरणमा प्रभाव परेको छ ।

घ. सम्मानित सर्वोच्च अदालतबाट मदिराजन्य वस्तुहरूको विज्ञापन कुनै पनि माध्यमबाट गर्न नमिल्ने गरी अन्तरिम आदेश जारी भएबाट उपभोक्तामाझ आफ्ना विभिन्न ब्राण्डसम्बन्धि जानकारी पुऱ्याउन कठिन हुन पुगेको महशुस कम्पनीले गरेको छ ।

६. संस्थागत सुशासन :

स्वतन्त्र रूपमा लेखा परीक्षक नियुक्त गरी लेखा परीक्षण गर्ने कार्यलाई अधिल्ला त्रैमासिकमा जस्तै यस त्रैमासिक अवधिमा पनि निरन्तरता दिएको, कारखानामा उत्पादन हुने वस्तुहरु अन्तः शुल्क ऐन, नियमावली, निर्देशिका, मदिरा ऐन, नियम बमोजिम आम्दानी तथा खर्च लेखि दैनिक रूपमा खटिएका अन्तः शुल्क निरिक्षकको प्रत्यक्ष निगरानीमा कार्य गर्दै आएको, समय समयमा तालिका बनाई आन्तरिक रूपमा पनि उत्पादन, बिक्री वितरणको परिमाण, मौज्जात सामानहरु लगायत कच्चा पदार्थहरूको पनि निरिक्षण एवं विश्लेषण गर्ने गरिएको, कम्पनीको आर्थिक कारोबारलाई व्यवस्थित, मर्यादित र पारदर्शि बनाउने कार्यमा अनलाईन बिलिङ्ग पद्धती, खरिद गरिने वस्तुहरूको कोटेशन माग गर्ने, मूल्य र सामानको गुणस्तर आविको अध्ययन, अनुशन्धान, परीक्षण आदि गरेर मात्र गर्ने गरेका छौ । उद्योग रहेको क्षेत्र, स्थानिय निकायहरु संगको सम्बन्ध सुमधुर कायम राख्न र वातावरण मैत्री कार्य र संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कार्य गर्नका लागि कम्पनी सदैव उद्वत रहेको, उत्पादकत्वमा वृद्धि र गुणस्तर कायम गर्नका लागि र उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको गुणस्तर, मूल्य आदिलाई सुक्ष्म रूपले अध्ययन गर्ने कार्यलाई निरन्तरता दिने गरिएको साथै सके सम्म गुणस्तरलाई ध्यानमा राखी खरिद गर्ने वस्तुको मुल्यलाई सके सम्म व्यवस्थित गर्दै गई रहेको हुनाले कम्पनीको आर्थिक अवस्था सुदृढ हुन जानेमा विश्वस्त रहेका छौ । उद्योगले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा निर्बाह गर्नु पर्ने कर्तव्यलाई ध्यानमा राखी आवश्यक एवं गर्नु पर्ने कामको पहिचान गरी स्थानीय निकायको समन्वयमा विभिन्न शिर्षक अन्तर्गत छुट्याईएको रकमबाट ऐन, नियमले निर्देशन गरेका शिर्षकमा अधिकतम् कार्य गर्ने प्रयास जारी रहेको जानकारी गराउँदछौ ।

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण:

प्रस्तुत अवधिको प्रतिवेदनमा उल्लेखित विवरणहरूको स्पष्टता र सत्यता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन चाहन्छु । मैले जाने बुझे सम्म यस प्रतिवेदनका विवरणहरूमा कुनै पनि सत्य, तथ्य लुकाईएको छैन । कम्पनीले आफ्ना लामानीकर्ताहरूलाई सू-सूचित गराउनका लागि सम्पूर्ण आर्थिक विवरण तथा जानकारीहरु पारदर्शिताका साथ यस प्रतिवेदनमा प्रस्तुत गरिएको व्यहोरा समेत यहाँह्र समक्ष अवगत गराउँदछु ।

Unaudited Statement of Financial Position for the Quarter Ended on 30th Ashwin 2080

Particulars	This Quarter End (Rs.)	Previous Quarter End (Rs.)	Corresponding Previous Year Quarter End (Rs.)
ASSETS			
NON-CURRENT ASSETS			
a) Property, plant and equipment	454,259,417	457,177,315	486,286,324
b) Capital work-in-progress	2,756,477	34,743	-
c) Intangible assets	944,127	1,007,566	821,516
d) Right to use assets	14,059,190	2,116,239	-
e) Investments	101,100,000	101,100,000	101,100,000
f) Other non-current assets	37,548,142	37,548,142	20,193,142
Total Non-Current Assets	610,667,354	598,984,006	608,400,982
CURRENT ASSETS			
a) Inventories	344,124,536	448,040,101	296,828,002
b) Financial assets			
Trade receivables	2,473,615,122	1,968,209,021	2,498,619,550
Cash and cash equivalents	88,988,825	471,051,523	338,975,564
Other bank balances	275,000,000	75,000,000	50,000,000
c) Other current assets	97,350,167	104,842,039	97,194,204
Total current assets	3,279,078,650	3,067,142,683	3,281,617,320
TOTAL ASSETS	3,889,746,004	3,666,126,689	3,890,018,302
EQUITY AND LIABILITIES			
EQUITY			
a) Equity			
Share capital	2,429,566,650	2,429,566,650	1,518,479,156
b) Other equity			
Reserves and surplus	1,030,436,551	923,312,871	1,543,367,650
Total Equity	3,460,003,201	3,352,879,521	3,061,846,807
NON-CURRENT LIABILITIES			
a) Financial liabilities			
Borrowings	-	-	-
Lease Payables	13,388,159	1,742,797	-
b) Deferred tax liabilities	28,626,768	29,499,717	32,817,279
Total Non-Current Liabilities	42,014,927	31,242,514	32,817,279
CURRENT LIABILITIES			
a) Financial Liabilities			
Borrowings	-	-	150,000,000
Trade payables	75,214,302	118,833,587	238,964,611
Other financial liabilities	64,201,966	43,806,381	70,320,752
Lease Payables	1,185,674	678,287	-
b) Other current liabilities	210,955,539	114,210,138	265,756,198
c) Current tax liabilities (net)	36,170,395	4,476,261	70,312,655
Total Current Liabilities	387,727,877	282,004,654	795,354,217
TOTAL EQUITY AND LIABILITIES	3,889,746,004	3,666,126,689	3,890,018,302

Unaudited Statement of Profit or Loss and Other Comprehensive Income for the Quarter Ended on 30th Ashwin 2080

Particulars	Upto This Quarter (Rs.)	Upto Previous Quarter (Rs.)	Corresponding Previous Year Quarter End (Rs.)
Gross revenue from operations	971,815,391	5,654,788,560	1,382,400,383
Less: excise duties	478,706,343	2,684,274,965	626,643,877
Net sales revenue	493,109,048	2,970,513,595	755,756,506
Less: cost of goods sold	176,949,869	1,027,413,507	243,617,185
Less: manufacturing expenses	28,011,932	167,891,158	42,110,182
Gross profit	288,147,247	1,775,208,930	470,029,138
Other operating income	5,911,269	12,020,397	3,411,903
Total income from operations	294,058,516	1,787,229,327	473,441,041
Employee benefit expenses	52,206,365	229,782,466	66,995,586
Administration and other expenses	17,278,045	79,368,648	19,625,594
Selling and distribution expenses	68,292,565	527,836,325	83,044,693
Operating profit	156,281,542	950,241,889	303,775,168
Depreciation and amortisation	12,748,209	51,916,562	13,016,476
Finance costs	358,872	4,510,304	1,147,003
Profit before tax	143,174,461	893,815,023	289,611,690
Income tax expenses	37,975,067	233,697,415	73,850,981
Profit for the year	105,199,394	660,117,608	215,760,709
Other comprehensive income			
Items that will not be reclassified to profit or loss:			
(i) Remeasurements of Defined Benefit Obligations	-	-	-
(ii) Income tax credit/(charge) relating to these items	-	-	-
Other comprehensive income	-	-	-
Total comprehensive income for the year	105,199,394	660,117,608	215,760,709
Earning per equity share (face value of Rs. 100 each)			
Basic EPS*	17.32	27.17	35.52
Diluted EPS*	17.32	27.17	35.52

Other Financial Ratios

PE Ratio	107.22	82.74	96.00
Net Worth Per Share	142.41	138.00	201.64
Liquidity Ratio	8.46	10.88	4.13

Notes:

- Account heads have been re-grouped/re-classified wherever necessary so as to comply with the Nepal Financial Reporting Standards (NFRS)

- EPS has been annualized wherever necessary

- Corresponding Previous Year's Basic & Diluted EPS has been restated to reflect the effect of issuance of Bonus Shares



हिमालयन डिस्टिलरी लिमिटेड, विरगञ्ज महानगरपालिका वडा नं. – २१, लिपनि विर्ता, पर्सा, नेपाल

